

बेनी नगर कार्यपालिकाको बैठकका निर्णयहरू (आ.व.२०७९/०८०, बैठक नं ८)

मिति: २०७९/१०/१३ गते

प्रस्तावहरू:

१. बिगतको कार्यपालिकाको निर्णय समीक्षा तथा खर्च अनुमोदन सम्बन्धमा
२. राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अभियान सञ्चालनमा सहयोग सम्बन्धमा
३. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएको खर्च अनुमोदन सम्बन्धमा
४. आमा समूहसँग उपमेयर कार्यक्रमका लागि वडा छनौट सम्बन्धमा
५. भकिम्लीको योजना उपभोक्ता मार्फत कार्यान्वयन गर्ने सम्बन्धमा
६. भारतको अयोध्याधाम पठाईएको शिला सम्बन्धमा
७. विविध

निर्णयहरू

१. बेनी नगरपालिकाको अधिल्लो कार्यपालिका बैठकमा भएका निर्णयहरू कार्यान्वयन अवस्था सम्बन्धमा समीक्षा गरियो। नगरपालिकाबाट भएका सबै खर्चहरू अनुमोदन गर्नुका साथै कार्यपालिकाका निर्णयहरू कार्यान्वयनमा सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने निर्णय गरियो ।
२. बेनी नगरपालिका अन्तर्गतका सबै वडाहरूमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तर्फबाट राष्ट्रिय परिचयपत्र जारी गर्नका लागि माघ १५ गतेदेखि विवरण संकलन गर्ने अभियान सञ्चालन हुन लागेकोले सो सम्बन्धमा सबै वडाहरूले यथोचित सहयोग र समन्वय गर्ने निर्णय गरियो । कार्यलाई सहजीकरण गराउने प्रयोजनका लागि उक्त अभियान अन्तर्गत हुने सामान्य प्रशासनिक खर्चहरूका लागि नगरपालिकाबाट प्रति वडा रु १० हजार विविध खर्च उपलब्ध गराउने निर्णय गरियो ।
३. बेनी नगरपालिका अन्तर्गत मिति २०७९, पौष १७ देखि १९ गतेसम्म सञ्चालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रु १२ लाख ७० हजार ४ सय ७० रुपैयाँ खर्च भएको भनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको मिति २०७९/१०/०६ को निर्णयबाट स्वीकृत गरी अनुमोदनका लागि अनुरोध भई आएकोले उक्त खर्च अनुमोदन गर्ने निर्णय गरियो ।
४. बेनी नगरपालिकाको एघारौँ नगरसभाबाट पारित आमा समूहसँग उपमेयर कार्यक्रम चालु आ.व. २०७९/०८० का लागि बेनी नगरपालिकाका वडा नं ३ र ९ मा सञ्चालन गर्ने निर्णय गरियो ।
५. बेनी नगरपालिकाको एघारौँ नगरसभाबाट पारित गरिएको दुधेखोला भकिम्ली सडकका लागि विनियोजित रकम रु ४७ लाखको योजना र पूर्वाधार विकास समितिबाट स्वास्थ्यचौकी भवन निर्माणमा विनियोजित रकम रु १०



(Signature)
सुरत के.सी.
नगर प्रमुख

सुरत के.सी.
नगर प्रमुख

लाख र बाहौ नगरसभाबाट विनियोजित रकम रु १० लाख गरी २० लाख रुपैयाँको योजना उपभोक्ता समितिबाट कार्यान्वयन गर्दा प्रभावकारी हुने देखिएकोले उक्त योजना उपभोक्ता समितिबाट सञ्चालन गर्ने निर्णय गरियो ।

६. नेपाल सरकारको सहमती तथा गण्डकी प्रदेश सरकारको निर्णय बमोजिम बेनी नगरपालिका वडा नं ६ जलेश्वर ठुलो बगरस्थित ७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाई भएका २ थान शिला रामको मुर्ती निर्माण गर्ने प्रयोजनका लागि भारतको अयोध्याधामलाई उपहारस्वरूप प्रदान गर्न जानकी मन्दिरलाई मिति २०७९ माघ १२ गते हस्तान्तरण गरिएको कार्यलाई समर्थन गरियो । शिला पूजा लगायतका अन्य व्यवस्थापकीय कार्यमा भएको खर्चलाई अनुमोदन गरियो । शिला उत्खनन् स्थलको संरक्षण र पर्यटकीय स्थलका रूपमा विकास गराउन सरोकारवाला सबै वर्गहरूसँग पहल, परामर्श र समन्वय गर्ने गराउने निर्णय गरियो ।
७. बेनी नगरपालिका मातहतमा रहेका विभिन्न स्वास्थ्य चौकीहरूको मूल्याङ्कनमा सामाजिक परीक्षण नगरिएको भनी कम अङ्क हासिल भैरहेको अवस्थालाई मध्यनजर गरी यस नगरपालिका मातहतका सबै स्वास्थ्य चौकीहरूको सामाजिक परीक्षण कार्य गर्ने प्रयोजनका लागि सेवा र परामर्श खर्च शीर्षकमा विनियोजित रकम मध्येबाट खर्च गर्ने गरी रु १ लाख ५० हजार विनियोजन गर्ने निर्णय गरियो ।



सुरत के.सी.
नगर प्रमुख